

सम्बत् २०७७ साल असार २९ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू

क्र.सं.	मन्त्रालय	निर्णयको संक्षिप्त ब्यहोरा
१.	प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	परापूर्वकालदेखि चलन चल्तीमा रहेका मठ, मन्दिर, बाटो, कुलो जस्ता स्थल पर्ने भएमा सोको सार्वजनिक उपयोगमा असर नपुन्याउने गरी गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न जग्गाको स्वामित्व नेपाल सरकारमै रहने गरी गण्डकी प्रदेश सरकारलाई उपयोग/प्रयोगका लागि देहायका जग्गा उपलब्ध गराउने: (क) कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.३२ स्थित नेपाल सरकारको नाममा रहेको ३५२-१४-१-० रोपनी; (ख) तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ स्थित १७५-०-०-० रोपनी ।
२.	अर्थ मन्त्रालय	कृषि विकास बैङ्कको स्वामित्वमा रहेको साविक जनकपुर नगरपालिका -१२ मा रहेको जग्गा र साविक कैलाली जिल्ला तारानगर ४(क) हाल धनगढी उप महानगरपालिका-१ मा रहेको जग्गा प्रचलित बजार मुल्यमा र दुवै निकायको सहमतिका आधारमा आवश्यक प्रकृया पूरा गरी स्वीकृत मापदण्ड बमोजिम कर्मचारी सञ्चय कोषलाई बिक्री गर्न स्वीकृति दिने ।
३.	अर्थ मन्त्रालय	भन्सार ऐन, २०६४ को दफा ४ बमोजिम भन्सार कार्यालयहरूको स्थापना गर्ने तथा भन्सार कार्यालयहरूको कार्य क्षेत्राधिकार पुनरावलोकन गर्ने ।
४.	अर्थ मन्त्रालय	नेपाल सरकारबाट घोषणा भएको लकडाउन अवधिभरमा खरीद सम्झौता भएका तथा उक्त अवधि भित्र सम्झौताको म्याद समाप्त भएका तर सम्झौता बमोजिम कार्य सम्पन्न हुन नसकेको अवस्थामा सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदाताको निवेदनको आधारमा बोलपत्र स्वीकृत गर्ने अधिकारीले नेपाल सरकारलाई थप लागत नपर्ने एवं म्याद थप गरे बापत अन्य कुनै दावी गर्न नपाउने गरी सम्झौता/करार गराई आर्थिक दायित्व नपर्ने गरी साविकको खरीद सम्झौतामा सम्बन्धित पदाधिकारीले बढीमा ६ महिना म्याद थप गर्न स्वीकृति दिने ।
५.	कृषि तथा पशुपन्छी विकास मन्त्रालय	बीउ बिजनको किसिम, जातहरूको सूचित गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिने ।
६.	गृह मन्त्रालय	सशस्त्र प्रहरी बल, नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०७७ स्वीकृत गर्ने ।
७.	परराष्ट्र मन्त्रालय	अवैतनिक वाणिज्यदूत सम्बन्धी (पाँचौं संशोधन) नियमावली, २०३९ मा भएको व्यवस्था बमोजिम ७ वटा अवैतनिक नेपाली वाणिज्यदूतहरूको पदावधि थप, २ जनालाई वाणिज्यदूतबाट महावाणिज्यदूतमा पदोन्नति र १ जना वाणिज्यदूतलाई नियुक्ति र १ जनालाई पदमुक्त गर्ने ।
८.	रक्षा मन्त्रालय	नेपाली सेनाका प्राड महासेनानी जीवन प्रसाद दाहाल तथा प्राड प्रमुख सेनानी ओम बहादुर भट्टको बढुवा गरी पदथापन र प्राड सहायक रथी राजेश्वर भट्टराईको सरुवा गर्ने ।

९.	रक्षा मन्त्रालय	नेपाली सेनाका प्रमुख सेनानी दिवसराज रेग्मी समेत चार प्रमुख सेनानीहरूको बढुवा गर्ने ।
१०.	वन तथा वातावरण मन्त्रालय	न्यादी फिदी जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रमा रहेको ४ ९३ हेक्टर जग्गा प्रयोग गर्न दिने ।
११.	वन तथा वातावरण मन्त्रालय	खानी खोला (दोलखा) जलविद्युत आयोजना निर्माणका लागि ३०० हेक्टर . /राष्ट्रिय वनसरकारी वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने ।
१२.	वन तथा वातावरण मन्त्रालय	नारायणगढ-वुटवल सडकखण्ड विस्तार/स्तरोन्नति गर्नको लागि रूख विरूवाहरू हटाउन स्वीकृति दिने ।
१३.	श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालय	कोभिड-१९ महामारीको कारण कामदार विदेश पठाउने प्रक्रिया अवरुद्ध भई वैदेशिक रोजगार ऐन, २०६४ को दफा १३ को उपदफा (२) को खण्ड (घ२) र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ८ को उपनियम (१) को खण्ड (क१) मा उल्लिखित व्यवस्था कार्यान्वयन गर्न बाधा अड्काउ परेकाले नेपाल सरकारले सोही ऐनको दफा ८२ को अधिकार प्रयोग गरी देहायको बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने: क) लगातार दुई वर्षसम्म वार्षिक एक सय जना कामदार पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र समेत आर्थिक वर्ष २०७७/७८ को लागि नवीकरण गराउन आएमा नियमानुसार नवीकरण गरिदिने । ख) खण्ड (क) बमोजिम नवीकरण भएका इजाजतपत्र प्राप्त संस्थाको आर्थिक वर्ष २०७८/७९ का लागि नवीकरण गर्दा त्यस्ता संस्थाले आर्थिक वर्ष २०७६/७७ देखि सम्बन्धित २०७८ साल असार मसान्त भित्रमा कूल दुई सय जना कामदार पठाएको हुनुपर्ने ।
१४.	श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालय	कोभिड-१९ को विश्वव्यापी सङ्क्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका, २०७७ स्वीकृत गर्ने ।
१५.	संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय	कोभिड-१९ को कारण सृजित अप्ठेरो परिस्थितिमा वायुसेवा कम्पनीहरू तथा विमानस्थल परिसरमा संचालित व्यवसाय समेतलाई देहायबमोजिम छुट सहूलियत प्रदान गर्न स्वीकृति प्रदान गर्ने: क. नेपाल भरीका विमानस्थलहरूमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने वायुयान तथा मनोरञ्जनात्मक वायुसेवाहरूलाई २०७६ चैत्र १ गतेदेखि लकडाउन खुलेको मितिपछि १ (एक) महिनासम्म विसान शुल्क (Parking Fee) मा ७५ (पचहत्तर) प्रतिशतका दरले छुट दिने । ख. आन्तरिक एवं अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र विमान कम्पनीले भाडामा लिएका कोठा, सञ्चालित पसल/कवल, रेष्टुराँ/लाउन्ज, बैंक/मनिएक्सचेञ्ज सवारी पार्किङ लगायतका सेवा दिइरहेका फर्महरूलाई मिति २०७६ चैत्र १ गतेदेखि लकडाउन खुलेको मितिपछि १ एक महिनासम्म कोठा/स्थानबहालमा ७५ (पचहत्तर) प्रतिशत का दरले छुट दिने र सो अवधिसम्म त्यस्ता फर्महरूलाई जारी हुने बिलमा विलम्ब शुल्क नलिने ।

		<p>ग. विमानस्थल सेवा शुल्क नियमावली, २०६७ बमोजिम नियमित रूपमा बुझाउनुपर्ने विमानस्थल शुल्कहरू भुक्तानी गर्ने अवधि सन् २०२० को डिसेम्बर ३१ सम्म कायम गरी सो अवधिभित्र बुझाएमा विलम्ब शुल्क नलिने ।</p> <p>घ. वायुसेवा सञ्चालन अनुमतिपत्र नविकरण दस्तुर र उडान योग्यता प्रमाणपत्र दस्तुरमा ५० (पचास) प्रतिशत छुट दिने ।</p>
१६.	सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय	साविक जिल्ला विकास समितिको कार्यालयमा स्थायी नियुक्ति भई स्थानीय तहमा समायोजन भएका कर्मचारीको सेवा निवृत्त सुविधाको रकम भुक्तानी गर्ने ।
१७.	सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय	खाँदवारी नगरपालिका, संखुवासभाको नाममा साविक पाङ्मा गा.वि.स. वडा न.-२ हाल खाँदवारी नगरपालिका वडा न.-३, मा रहेको कि.न.१०१८, क्षेत्रफल १४५० (वर्गमिटर) जग्गा मानेभङ्गाङ्ग प्रहरी चौकी, संखुवासभाको नाममा हक हस्तान्तरणको लागि स्वीकृति दिने ।
१८.	सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय	रामबन्धु सुवेदी समेत १० (दश) जना कर्मचारीहरूलाई नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणी (अप्रा.) सहसचिव वा सो सरह पदमा स्थायी नियुक्ति गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा पदस्थापन गर्ने ।
१९.	सञ्चार तथा सूचना प्रविधि मन्त्रालय	राष्ट्रिय प्रसारण (दशौं संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने ।
२०.	सञ्चार तथा सूचना प्रविधि मन्त्रालय	रेडियो सञ्चार (लाइसेन्स) (चौथो संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने ।
२१.	सञ्चार तथा सूचना प्रविधि मन्त्रालय	चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) (छैठौं संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने ।
२२.	सञ्चार तथा सूचना प्रविधि मन्त्रालय	स्मार्ट टेलिकम प्रा.लि.को इजाजत पत्रको नवीकरण दस्तुर (आठौं किस्ता) तिर्ने र अवधि वि.सं. २०७७ साल भदौ मसान्तसम्म थप गर्ने ।
२३.	सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय	नेपाल प्रशासन सेवाको प्रथम श्रेणीका सहसचिव डा.मान बहादुर बि.के.लाई नेपाल प्रशासन सेवाको समूहीकरण (क्लष्टर) तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गर्ने ।
२४.	ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय	राष्ट्रिय जलस्रोत नीति, २०७७ स्वीकृत गर्ने ।
२५.	परराष्ट्र मन्त्रालय	राहदानी नियमावली, २०७७ स्वीकृत गर्ने ।
२६.	शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय	राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ स्वीकृत गर्ने ।
२७.	स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय	१. COVID-19 सम्बन्धी विषयमा मं.प.बै.सं. ५३/०७६ मिति २०७६/१२/१६ गतेको नेपाल सरकार, मन्त्रपरिषद्को निर्णयानुसार स्थापना भएको प्रदेशस्तरीय COVID-19 Crisis Management Center को संरचनामा स्वास्थ्य निर्देशनालयका प्रमुखलाई र जिल्लास्तरीय COVID-19 Crisis Management Center को संरचनामा जिल्लास्थित स्वास्थ्य

	<p>कार्यालयका प्रमुखलाईसमेत समावेश गरी कार्यसञ्चालन गर्ने व्यवस्था मिलाउने ।</p> <p>२. नेपालमा लगानी गरेका लगानीकर्ता वा निजका प्रतिनिधि; नेपालमा शाखा स्थापना गरी कारोबार गरिरहेका बहुराष्ट्रिय कम्पनीका व्यवस्थापक वा कर्मचारी; अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रमुख वा कर्मचारी र उद्योगका मेसिन उपकरण मर्मतजस्ता कार्यका लागि अति आवश्यक पर्ने विदेशी प्राविधिक जनशक्तिलाई सम्बन्धित मन्त्रालयको सिफारिसमा स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्ने गरी नेपालमा आउन अनुमति दिने ।</p>
--	-----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------